

(१) कस-पछ कि य कस कि ६६०२ को मितिमा जारी भएको छ ।
श्री ५ को सरकार
अर्थ मन्त्रालयको
सूचना

कर फछर्चाट आयोग ऐन, २०३३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले देहायबमोजिमको घरजग्गा कर फछर्चाट आयोग गठन गरेको छ :-

१. आयोगको गठन विधि :

- (क) महानिर्देशक, कर विभाग- अध्यक्ष
 - (ख) सम्बन्धित नगर पञ्चायतका प्रधानपञ्च वा निजले तोकेको सोही नगर पञ्चायतको एकजना सदस्य- सदस्य
 - (ग) प्रमुख कर अधिकृत वा सम्बन्धित कर अधिकृत- सदस्य-सचिव
२. आयोगको काम: कर फछर्चाट आयोग ऐन, २०३३ को दफा ५ को उप-दफा (१)

बमोजिम आयोगले फछर्चाट गर्नुपर्ने काम देहायबमोजिम तोकिएको छ :-

आयोगले आर्थिक वर्ष २०३४।३५ सम्मको शहरी क्षेत्रको घरजग्गाको सम्बन्धमा सम्बन्धित कार्यालयमा पेश भइसकेको र पेश हुन बाँकी विवरणहरू लिई घरजग्गा कर ऐन, २०१६ बमोजिम फछर्चाट गर्नेछ ।

३. आयोगको कार्याविधि : कर फछर्चाट आयोग ऐन, २०३३ को दफा ५ को उप-दफा

- (१) बमोजिम आयोगको कार्याविधि एक वर्ष तोकिएको छ ।

आज्ञाले-

देवेन्द्रराज पाण्डे

श्री ५ को सरकारको सचिव

श्री ५ को सरकार
अर्थ मन्त्रालयको
सूचना

कर फछर्चाट आयोग ऐन, २०३३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले देहायबमोजिमको आय कर फछर्चाट आयोग गठन गरेको छ:-

१. आयोगको गठन विधि:

- (क) माननीय अतिरिक्त न्यायाधीश, श्री जनार्दनलाल मल्लिक, पूर्वाञ्चल क्षेत्रीय अदालत - अध्यक्ष
- (ख) श्री स्वयंभुकृष्ण कंसाकार, मुख्य लेखा अधिकृत, कर्मचारी सञ्चय कोष - सदस्य
- (ग) श्री दामोदरप्रसाद गौतम, महानिर्देशक, कर विभाग - सदस्य

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

(१२)

नेपाल राजपत्र भाग ३

२. आयोगको काम: कर फछर्चाट आयोग ऐन, २०३३ को दफा ५ को उप-दफा (१)

बमोजिम आयोगले फछर्चाट गर्नु पर्ने काम देहायबमोजिम तोकिएको छ :-

- (क) आर्थिक वर्ष २०३४।३५ र सोभन्दा अघिका वर्षहरूमध्ये कुनै वर्षको कर निर्धारण भई कर बुझाएका वा त्यस्तो कर निर्धारण आदेशमा चित्त नबुझी पुनरावेदन दिएका करदाताहरूको सम्बन्धमा उक्त अवधिभित्रको अन्य वर्षहरूका आय विवरण पेश भई वा नभई फछर्चाट हुन बाँकी रहेका आयकरसम्बन्धी केसहरू फछर्चाट गर्ने,
- (ख) साबिकमा कर नतिरेका तर रु. २५,०००।- भन्दा बढी आय भएका भनी संक्षिप्त कर निर्धारण समितिले निर्णय गरी कर कार्यालयमा पठाएका करदाताहरू आर्थिक वर्ष २०३४।३५ सम्मको आय विवरण फछर्चाट गर्ने ।
- (ग) आर्थिक वर्ष २०३४।३५ सम्मको आयका सम्बन्धमा राजस्व न्यायाधिकरणमा विचाराधीन रहेका आयकरसम्बन्धी मुद्दामा करदाताले आयोगबाटै निर्णय गराई पाउन निवेदन दिई आयोगले स्वीकृति प्रदान गरेमा त्यस्ता मुद्दाहरूको फछर्चाट गर्ने, र
- (घ) आर्थिक वर्ष २०३४।३५ र सोभन्दा अघिको कर निर्धारण आदेशउपर पुनरावेदन नपरेको र कर बुझाउने म्याद पनि गुज्रीसकेको भएमा त्यस्ता करदाताको निवेदन परी आयोगले दोहोर्चाई हेर्ने निर्णय गरेको आयकरका केसहरूको फछर्चाट गर्ने ।

३. आयोगको कार्याविधि: कर फछर्चाट आयोग ऐन, २०३३ को दफा ५ (१) बमोजिम

आयोगको कार्याविधि आयोगले काम शुरू गरेको मितिले एक वर्ष तोकिएको छ ।

आज्ञाले-

देवेन्द्रराज पाण्डे

श्री ५ को सरकारको सचिव

श्री ५ को सरकार

अर्थ मन्त्रालयको

सूचना

मालपोत ऐन, २०३४ को दफा १ को उप-दफा (३) ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले उक्त ऐन देहायका जिल्लाहरूमा मिति २०३६।०१।१५ देखि प्रारम्भ हुने गरी तोकेको छ:-

- (१) मकवानपुर,
- (२) नुवाकोट,
- (३) कास्की ।

आज्ञाले-

देवेन्द्रराज पाण्डे

श्री ५ को सरकारको सचिव

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

श्री ५ को सरकार
अर्थ मन्त्रालयको
सूचना

आयकर ऐन, २०३१ को दफा ४० (१) ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले सम्बन्धित कर कार्यालयसमक्ष हिसाब किताब नभएका करदाताहरूबाट पेश हुन आएका आय विवरणहरूमध्ये वार्षिक खूद आय रु. २५,०००।- सम्म आय आर्जन गरेको भन्ने कर अधिकृतलाई लागेमा यस्ता आयकरदाताहरूको वार्षिक खूद आय निर्धारण गर्न निमित्त २०३७ आषाढ मसान्तसम्मलाई देहायबमोजिम अध्यक्ष र सदस्य भएको जिल्लास्तरीय आय निर्धारण समिति गठन गरेको छ :-

समितिको गठन :

- (क) सम्बन्धित कर कार्यालयका कर अधिकृत वा प्रमुख कर अधिकृत— अध्यक्ष
- (ख) स्थानीय मूल भंसारको हाकिम वा निजको अनुपस्थितिमा सोही कार्यालयको तहरीर, सो कार्यालय नभएको जिल्लाको लागि स्थानीय प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट मनोनीत गरी खटाएको सोही कार्यालयको एकजना प्रतिनिधि— सदस्य
- (ग) काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको हकमा वाणिज्य विभागको एकजना प्रतिनिधि, अन्य जिल्लाको लागि स्थानीय अन्तःशुल्क कार्यालयको हाकिम वा निजको अनुपस्थितिमा सोही कार्यालयको तहरीर, सो कार्यालय नरहेको जिल्लाको लागि स्थानीय माल वा कोष तथा तहसील कार्यालयको हाकिम वा निजको अनुपस्थितिमा सोही कार्यालयको तहरीर— सदस्य
- (घ) स्थानीय जिल्ला पञ्चायतको सभापति वा निजले खटाएको सोही जिल्लाको उप-सभापति वा सोही जिल्ला पञ्चायतको एकजना सदस्य— सदस्य
- (ङ) स्थानीय व्यापार संघबाट खटाएको वा व्यापार संघ नभएका जिल्लामा प्र. जि. अ. ले तोकेको एकजना व्यापारी प्रतिनिधि वा खटिएका व्यापारी प्रतिनिधिको सम्बन्धमा व्यापारीहरूको बीच विवाद उठी निजलाई मान्यता दिन नहुने भन्ने कर अधिकृतको लिखित प्रतिवेदन परेमा प्र. जि. अ. ले मनोनयन गरेको एकजना स्थानीय प्रतिष्ठित व्यक्ति— सदस्य

खण्ड २६ मिति २०३३।६।११ संख्या २४ को नेपाल राजपत्र भाग ३ मा प्रकाशित आय निर्धारण समिति गठनसम्बन्धी यस मन्त्रालयको सूचना खारेज गरिएको छ ।

आज्ञाले—

देवेन्द्रराज पाण्डे

श्री ५ को सरकारको सचिव

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

ਧਰਮ ਧਰਮ ਧਰਮ ਧਰਮ

२. आगतकों का व. कर फर्माईर कायम एव. २०३३ को रफा २ को २०३३ (१)

11. 15. 19

[illegible][illegible]

हिमालय किमतीमक समिद्धि १९८८ र्शक १८ छाम एगिनाइने गीत किल्लाली

२. आचार्यजी का प्रमाण यह था कि वह विद्यापीठ का स्वामी था आचार्यजी प्रमाणित (२)

10. निम्नलिखित में से एक विषय चुनिए और एक निबंध लिखिए।

कोष प्रयोगार्थ प्रतिपादनात्कण्डिका

20

88

आधिकारिकता सदन विभागबाट पमाणित गरिएपछि मात्र लागू हुनेछ

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागू हुनेछ।